



गोदावरी नगरपालिकाको कार्यालय

वज्रवासिनी नगरपालिका
वज्रवासिनी, कैलाली
बागमती प्रदेश, नेपाल
२०७२

मोटरसाइकल आपूर्ति गर्ने सम्बन्धी सूचना

प्रथमपटक प्रकाशित मिति: २०७७/०२/२२


यस कार्यालयका लागि आवश्यक देहायवमोजिमको मोटरसाइकल सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा (१)(क)(८) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१(ख) वमोजिम उत्पादक कम्पनी वा सोको आधिकारिक विक्रेताहरुबीच प्रतिस्पर्धा गराउने (क्याटलग सपिड) विधिबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त उत्पादक कम्पनी वा त्यसको आधिकारिक विक्रेताहरुले आ-आफ्नो फर्म दर्ता प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र, एजेन्सी दर्ता प्रमाणपत्र, Letter of Authorization र आ.व. २०७५/०७६ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु समावेश गरी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१(ख) को उपनियम (२) अनुसार उत्पादनको आधिकारिक स्पेसिफिकेशन, गुणस्तर, मूल्य र सुविधासहितको विवरण (क्याटलग वा ब्रोसर) संलग्न राखी यो सूचना प्रकाशित गरिएको मितिले ७ दिन अर्थात् २०७७/०२/२९ गते दिउँसो १२ बजेभित्र यस कार्यालयमा सिलबन्दी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित उत्पादक कम्पनी वा सोको आधिकारिक विक्रेताहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। मिति २०७७/०२/२९ गते दिउँसो १२ बजेभित्र यस कार्यालयमा दर्ता हुन आएका सिलबन्दी प्रस्तावहरु सोही दिन दिउँसो २ बजे खोलिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। खरिदसम्बन्धी थप जानकारीको लागि यस कार्यालयमा सम्पर्क राख्नुहुन समेत सूचित गरिन्छ।

Technical Specification

Motorbike (160cc+5cc)

Quantity: 4 Units

| S.N | CRITERIA | PROJECT REQUIREMENT | OFFERED SPECIFICATION |
|-----|-------------------|---|---------------------------------------|
| 1 | General | Motor cycle of sturdy design, suitable for driving on rough road conditions. | Make: Model: Country of origin: |
| 2 | Engine | 4-stroke, 160cc±5cc developing maximum power output not less than 15 ps & maximum torque not less than 13 N-mat governed RPM for efficient running of motorcycle. | Make: Model: |
| 3 | Emission Standard | The emission standard of the offered vehicle must be in compliance with or superior than the applicable Standard as prescribed by Nepal vehicle Mass Emission Standard which is to be certified by Department of Transport Management, Nepal. | |
| 4 | Gauges | To include speedometer, odometer, fuel gauge, turn signal indicator, neutral indicator etc. as necessary for efficient operation and maintenance. | |
| 5 | Transmission | Minimum Five speed. | |
| 6 | Starting system | Self and Kick Starter. | |
| 7 | Brakes | Front: Disc. | |


कृष्ण प्रसाद जोशी
नगरपालिका अधिकृत